

हागै

1

2

अध्याय 1

फारसको राजा दाराको दोस्रो बर्षको छैटौं महिनाको पहिलो दिन हागैलाई परमप्रभुबाट एउटा वचन प्राप्त भयो । यो वचन यरुबाबेल, शालतीएलका छोरा अनि यहोशू यहोसादाकका छोराका निम्ति थियो । शालतीएल यहूदाको राज्यपाल थिए अनि यहोशू प्रधान पूजाहारी थिए । वचन यस प्रकार थियो ।

2 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “मानिसहरू भन्छन्, परमप्रभुको मन्दिर निर्माण गर्ने यो सही समय होइन ।”

3 फेरी परमप्रभुको वचन अगमवक्ता हागैबाट आयो, जसमा भनिएको थियो, तिमीहरू सोच्छौ तिम्रो सही समय आइ सक्यो ।

4 “परमप्रभुको मन्दिर नष्ट भएको समयमा के तिनीहरू काठको घर निर्माण गरेर बस्ने सही समय आएकोछ भनी सम्झन्छौ?

5 यसकारण सर्वशक्तिमान परमप्रभु भन्नु हुन्छ, ‘जुन कुरा तिमी माथि घटिरहेछ, त्यसको विषयमा सोच्न छोड ।

6 तिमीहरूले रोप्न त धेरै रोप्छौ, तर कटुनी चाँहि कम्ती गर्दछौ । तिमीहरूले खाना त खान्छौ तर भोकै हुन्छौ । तिमीहरूले मद्यपान पनि गर्छौ तर नशा लाग्दैन, तिमीहरू लुगा पनि लगाउँछौ तर सम्पूर्ण रूपमा तिमीहरूलाई तातो हुँदैन, तिमीहरू काम गरेर ज्याला कमाउँछौ, तिमीहरूलाई थाहा हुँदैन त्यो कहाँ खर्च हुन्छ, तिमीलाई लाग्छ कि गोजीमा छेँड परेकोछ ।”

7 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “जे जति तिमीहरूमाथि घटिरहेछ त्यसको बारेमा सोच!

8 पहाडमा चढ, काठ ल्याऊ अनि मन्दिर बनाऊ । त्यस समय म मन्दिरबाट प्रसन्न हुन्छु र सम्मानित हुन्छु ।” परमप्रभुले यी सबै कुराहरू भन्नुहुन्छ ।

9 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तिमीहरूले धेरै-बाली पाउने आशा गर्छौ, तर थोरै मात्र प्राप्त गर्नेछौ । जे जति तिमीहरूले कमाउँछौ अनि घरमा राख्छौ, त्यसलाई म उडाई दिनेछु । किन? किनकि मेरो मन्दिर नष्ट भएकोछ, तर तिमीहरूलाई आफ्नो-आफ्नो घरको मात्र चिन्ता छ ।

10 यसकारण, आकाशबाट शीत झर्न बन्द भएकोछ, र यही कारण भूमिले अन्न उब्जाउन बन्द गरेकोछ, यी सबै तिमीहरूको कारणले भएको हो ।”

11 परमप्रभु भन्नुहुन्छ, “मैले पृथ्वी, पहाडहरू, अन्न, नयाँ दाखरस, भद्राक्षको तेल, अनि सबै ती चिजहरू जुन पृथ्वीमा उम्रन्छन् मानिसहरूका र परिश्रममाथि खडेरी पर्न आदेश दिएको छु ।”

12 तब शालतीएलका छोरा यरुबाबेल अनि यहोसादकको छोरा महायाजक यहोशूले सबै बाँचेका मानिसहरूसँग आफ्नो परमप्रभु परमेश्वरको सन्देश अनि उहाँले पठाएउनु भएको अगमवक्ता हागैको वचन स्वीकार गरे अनि मानिसहरू आफ्नो परमेश्वर परमप्रभुसँग डराउन थाले ।

13 परमप्रभु परमेश्वरको सन्देश-वाहक हागैले मानिसहरूलाई परमप्रभुको सन्देश सुनाए । परमप्रभुले भन्नुभयो, “म तिम्रो साथमा छु ।”

14 तब परमप्रभु परमेश्वरले शालतीएलका छोरा यहूदाका राज्यपाल यरुबाबेललाई उत्तेजित गर्नुभयो अनि परमेश्वर परमप्रभुले यहोसादकका छोरा यहोशूलाई पनि आत्मामा उत्तेजित गर्नुभयो अनि परमप्रभु परमेश्वरले बाँकी सबै मानिसहरूलाई प्रेरित गर्नुभयो । तब तिनीहरू आए अनि तिनीहरूका सर्वशक्तिमान परमप्रभु परमेश्वरको मन्दिर निर्माणको काम गर्न थाले ।

15 उनीहरूले यो कार्य राजा दाराको दोस्रो बर्षको छैटौं महिनाको चौबिसौं दिनमा शुरू गरे ।

अध्याय 2

सातौं महिनाको एक्काइसौं दिनमा परमप्रभुबाट यो वचन हागैकहाँ आयो ।

2 वचनमा भनिएको थियो, “अब यहूदाका शासक शालतीएलका छोरा यरुबाबेल, यहोसादाकका छोरा महायाजक यहोशू अनि जो जति मानिसहरू बाँचेका छन् । उनीहरूसंग कुरा गर अनि भन,

3 “के तिमीहरू मध्ये कोही त्यस्तो मानिस बाँचेकोछ, जसले त्यस मन्दिरको आफ्नो पहिलाको महिमा देखेको थियो । अब तिमीलाई कस्तो लागि रहेछ? यो के भयो, यो मन्दिर पहिलाको खण्ड जस्तो देखिन्छ? वा तुलना गर्न सकिन्छ?

4 तर यरुबाबेल, ‘अब तिमी साहसी बन!’ परमप्रभु यसो भन्नु हुन्छ, ‘यहोसादाकका छोरा महायाजक यहोशू, तिमी पनि साहसी बन अनि सबै जातिका मानिसहरू तिमीहरू पनि साहसी बन!’ परमप्रभु यसो पनि भन्नु हुन्छ । काम गर! किनभने म तिमीहरूसंग छु ।” परमप्रभु सर्वशक्तिमान यसो भन्नुहुन्छ ।

5 परमप्रभु भन्नुहुन्छ, “जहाँ सम्म मेरो भाकलको कुरा छ, जुन मैले तिमीहरूसंग मिशर देशबाट बाहिर निस्केको समयमा भनेको थिएँ, नडराऊ मेरो आत्मा तिमीसित छ ।

6 किन? किनभने सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ, एकपल्ट फेरि म चाँडै नै पृथ्वी अनि आकाश, समुद्र अनि सुक्खा जमीन सबैलाई र्थरथर कमाउनेछु ।

7 म सबै जातिहरूलाई कमाईदिन्छु अनि ती सबै जातिहरू आफ्नो धन सम्पत्तिसंगै तिमीकहाँ आउनेछन् । तब म यो मन्दिर गौरवले भरिदिनेछु । सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ ।

8 तिनीहरूको चाँदी मेरो हो, तिनीहरूको सुन मेरो हो । सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ,

9 यस मन्दिरको गौरव पहिलाको गौरव भन्दा ज्यादा हुनेछ । सर्वशक्तिमान परमप्रभुले यसो भन्नुहुनेछ; “यस ठाँउमा म शान्ति स्थापित गर्नेछु ।” सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ । आज आशिषको कार्यको आरम्भ

10 फारसका राजा दाराको दोस्रो वर्षको नवौं महिनाको चौबिसौं दिनमा यो वचन परमप्रभुबाट अगमवक्ता हागै कहाँ आयो ।

11 सर्वशक्तिमान परमप्रभुले तिमीहरूलाई आज्ञा गर्नुहुन्छ, पूजाहारीहरूलाई सोध, व्यावस्थाले यस विषयमा के भन्छ ।

12 “मानिलेऊ, एउटा मानिसले उसको लपेटामा पवित्र मासु लिएर गयो, यो मासु बलिको भाग हो, यसकारण यो संभव छ जसको लपेटामा पवित्र मासु छ, के यदि ती लुगाले रोटी या पाकेको भोजन, दाखरस, तेल अथवा कुनै अन्य भोजनलाई छुयो भने, ती चीजहरू पवित्र हुन्छ?” पूजाहारीले उत्तर दियो, “अँहँ ।”

13 त्यसबेला हागैले भने, “यदि एउटा मानिसले मुर्दालाई छोयो भने के त्यो अशुद्ध हुन्छ?” अनि ती पूजाहारीहरूले उत्तर दिए, “त्यो अशुद्ध हुनेछ ।”

14 तब हागैले भने, “परमप्रभु परमेश्वर भन्नुहुन्छ, ‘मेरो सामने यी मानिसहरू प्रति अनि यो राष्ट्र प्रति त्यही नियम छ । तिनीहरूले जे गर्छन अनि आफ्नो हातले जे दिन्छन् त्यो अशुद्ध हो ।

15 तर अब राम्ररी विचार गर्नुहोस्, परमप्रभुको मन्दिरमा अघि एउटा ढुङ्गा माथि अर्को ढुङ्गा राखिएको थियो?

16 त्यस समय बीस मुरी लिन आउने मानिसले दश मुरी मात्र पाउँथ्यो । दाखरसको कोलबाट पचास पाथी झिक्न आउनेले बीस पाथी मात्र पाउँथ्यो ।

17 मैले तिमीहरूका उद्भिदहरूमा ल्याएँ तिमीहरूको हातले बनाएको चीजहरू नष्ट पार्न असिना पठाएँ, तर पनि तिमीहरू म तिर फर्केनौ ।’ परमप्रभुले यसो भन्नु भयो ।”

18 परमप्रभु भन्नुहुन्छ, “अबदेखि उसो विचार गर अर्थात नवौं महिनाको चौबिसौं दिन देखि जुन दिन मन्दिरको जग बसालेको थियो सोच ।

19 “के बीउहरू अब भकारीमा छन्? के दाखको बोट, नेभाराको बोट, दारिम र भद्राक्षको बोटले अहिले सम्म फल दिएको छैन? अँहँ! तर आजदेखि म तिमीलाई आशिष दिनेछु ।”

20 अनि त्यही महिनाको चौबिसौं दिनमा हागैलाई दोस्रो पल्ट परमप्रभुको वचन प्राप्त भयो । वचनमा भनिएको थियो,

21 “यहूदाका राज्यपाल यरुबाबेललाई भन, म आकाश अनि पृथ्वीलाई हल्लाउनेछु ।

22 अनि म राज्यहरू र सिंहासन उठाएर फ्याँकि दिनेछु । म राजधानीहरूको शक्ति ध्वंश पार्नेछु अनि रथहरू र सारथीहरूलाई पल्टाइदिनेछु । घोडा अनि त्यसको घोडसवार पनि लड्नेछन्, अनि दाज्यू-भाइमा दुश्मनी हुनेछ । तिनीहरू एक अर्कामा तरवारहरूले मारिनेछन् ।

23 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, म त्यस दिन शालतीएलका छोरा, आफ्नो सेवक यरुबाबेललाई लिन्छु । परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, “अनि म तिमीलाई छाप लगाउने औँठी बनाउने छु । किन? किनभने मैले तिमीलाई रोजेकोछु ।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुरा भन्नु भयो ।

For other languages please go to www.wordproject.org